



गोदावरी नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
बज्रबराही, ललितपुर  
प्रदेश नं ३

गोदावरी नगरपालिका क्षेत्र भित्रबाट ढुङ्गा, गिट्टी, ग्राभेल, रोडा, बालुवा, माटो, स्लेट, खरिदुंगा तथा सिमेन्टलाई आवश्यक पर्ने कच्चा प्रदार्थ आदि प्राकृतिक श्रोतहरूको निकासी कर असुल गर्ने सम्बन्धी

बोलपत्र आह्वानको सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति २०७५/०२/२२

यस गोदावरी नगरपालिकाबाट आर्थिक वर्ष ०७५/७६ को अवधिका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ (घ) को ६ मा ब्यवस्थाभए बमोजिम तथा दफा ६२ को सेवा शुल्क १,२ को (घ) अन्तर्गत सडक बाटो पूर्वाधार उपयोग गरे बापत पूर्वाधार सेवा उपयोग शुल्क लिने गरि यस नगरपालिकाको आर्थिक ऐन बाट स्वीकृत भए बमोजिम हुने गरि यस नगरपालिका बाट निकासी हुने निम्नबमोजिम बस्तुहरूमा निकासी शुल्क दस्तुर संगकलन गर्न ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। प्रचलित नेपाल कानून बमोजिम दर्ता भई प्रमाणपत्र लिएका इच्छुक ठेकेदार/फर्म, नेपाली नागरिक समेतले बोलपत्र सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र खरिद गरी उल्लिखित आधारमा कबुल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अड्क र अक्षरमा खुलाई आफैं वा आफ्नो प्रतिनिधिमाफत ३१ औं दिनको १२:०० बजेसम्म सिलबन्दी बोलपत्र यस कार्यालयमा दाखिला गर्नु पर्नेछ। उक्त बोलपत्र विद्युतीय रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट [www.bolpatra.gov.np](http://www.bolpatra.gov.np) माफत डाउनलोड गर्न र बुझाउन सकिनेछ। दर्ता हुन आएका बोलपत्रहरू (विद्युतीय समेत) ३१ औं दिनको १:०० बजे यस कार्यालयमा खोलिनेछ। बोलपत्र दाखिला गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट तोकिएको समयमा हुनेछ। बोलपत्रको साथमा ठेक्का कबुल अड्कको कम्तिमा ५% ले हुन आउने रकम यस कार्यालयको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बाणिज्य बैङ्कबाट (७५) पचहतर दिन म्याद भएको विडवण्डको सक्कल प्रति संलग्न राख्नुपर्नेछ। उल्लिखित ठेक्काका कर/दस्तुरका दररेट र शर्तहरू बोलपत्र फाराममा संलग्न गरिनुका साथै सूचना पाटी तथा वेवसाइट ([www.godawarimun.gov.np](http://www.godawarimun.gov.np)) मा समेत टाँस गरिनेछ। स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को नियम १७० अनुसार सम्पूर्ण ठेक्का रकम सम्झौता गर्दाका बखत एकमुष्ट बुझाएमा १०% छुट दिने व्यहोरा समेत जानकारी गराइन्छ। बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने लगायतका ठेक्का सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकासँग सुरक्षित रहनेछ।

सूचना नं.	मालवस्तुको विवरण	न्यूनतम ठेक अड्क (मू.अ. कर बाहेक)	टेण्डर फाराम दस्तुर	कैफियत
०४/०७४/७५	गोदावरी नगरपालिका क्षेत्र भित्रबाट ढुङ्गा, गिट्टी, ग्राभेल, रोडा, बालुवा, माटो, स्लेट, खरिदुंगा तथा सिमेन्टलाई आवश्यक पर्ने कच्चा प्रदार्थ आदि प्राकृतिक श्रोतहरूको निकासी कर सम्बन्धी	रु. ५१००००००/-	रु. ५०००/-	

\*मू.अ. कर बाहेक

बोलपत्र पाइने स्थान:

जिल्ला प्रशासन कार्यालय, ललितपुर  
जिल्ला समन्वय समितिको कार्यालय, ललितपुर  
को.ले.नि.का., जावलाखेल, ललितपुर  
गोदावरी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बज्रबराही, ललितपुर

खाताको विवरण:

राजस्व खाता नं.: - ४१४१४९७८६५५२४००१  
बैङ्क: - NIC ASIA, Chapagau, Bajarbarahi, Lalitpur  
धरौटी खाता नं.: - ग-३- ०१८०३०००००००३००००४१  
बैङ्क: - नेपाल बैङ्क लिमिटेड, गावहाल, ललितपुर

थप जानकारीको लागि:, गोदावरी

नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय,  
बज्रबराही ललितपुर  
०१-५५७२५९२